



परोहा नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
लौकाहा, रौतहट  
प्रदेश नं. २, नेपाल



उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७७/०७/२५)

आ.व. २०७७/७८ मा यस नगरपालिकामा सञ्चालन हुने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आवश्यक उद्यम विकास सहजकर्ता करारमा पदपूर्ति गर्नु पर्ने भएकोले निम्न बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ (पन्द्र) दिनभित्र आवश्यक कागजात र प्रभु बैंक, परोहा शाखाको बैंक खाता नं. १४९०११३६६४३०००११ मा राजश्व तिरेको भौचर सहित आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

क्र.सं.	विज्ञापन नं.	पद	तह	माग संख्या
१.	२/२०७७/७८	उद्यम विकास सहजकर्ता	सहायक चौथो	२

१. आवश्यक न्यूनतम योग्यता र अनुभवः

(क) योग्यता: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्रवेशिका परीक्षा (TSLC) उत्तीर्ण गरेको।

(ख) कम्तीमा तीन महिने आधारभूत कम्प्युटर सीप तालिम लिएको

(ग) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धी अनुभव भएको

२. दरखास्त दिने स्थान: परोहा नगरपालिकाको कार्यालय, लौकाहा, रौतहट

३. दरखास्त दिने अन्तिम मिति: २०७७/०८/०९ गते कार्यालय समयभित्र

४. आवेदनको दस्तुर: रु. ७००.००

५. छनौटको किसिम: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी लिखित वा अन्तरवार्ता परीक्षा

६. आवेदन साथ संलग्न कागजातहरू: आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमको कागजातहरूको प्रतिलिपि

- नेपाली नागरिकता
- न्यूनतम योग्यताको लब्धांक प्रमाणपत्र
- चारित्रिक प्रमाण पत्र
- अनुभव खुल्ने कागजात
- पासपोर्ट साईजको फोटो २ प्रति

७. सेवा सुविधा: नियमानुसार

८. पदले सम्पादित गर्नुपर्ने कार्यविवरण: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को अनुसूची १ बमोजिम हुनेछ।

नोट: आवेदन फारम [www.parohamun.gov.np](http://www.parohamun.gov.np) बाट डाउनलोड गर्न सकिन्छ। साथै उद्यम विकास सहजकर्ताको कार्य विवरण लगायत अन्य जानकारी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ मा उपलब्ध छ।

ओम प्रकाश यादव  
प्रमुख प्रशासकीय अधिकृत